



खनियाबास गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

दाखा, धादिङ
बागमती प्रदेश, नेपाल

1

आ.व. २०७७/०७८ को लागि आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना
(ढुंगा, गिट्टी, बालुवा एवम् रोड संकलन र बिक्रि शुल्क)

तेस्रो पटक प्रकाशित मिति: २०७७/०८/२८

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (घ) १ (घ) र दफा (घ) ६ समेतमा भएको ब्यबस्था, बागमती प्रदेश सरकारको प्रदेश आर्थिक ऐन २०७५ को दफा ८ (१) र सो संग सम्बन्धित अनुसूची ५ मा भएको ब्यबस्था, प्रारम्भिक बाताबरणीय परिक्षण (IEE) प्रतिबेदन, खनियाबास गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०७७/०८/२६ को निर्णय अनुसार आ.व. २०७७/०७८ का लागि खनियाबास गाउँपालिका क्षेत्राधिकार भित्र पर्ने आँखु र लिस्ने खोला क्षेत्र भित्र ढुंगा, गिट्टी, बालुवा एवम् रोडा संकलन र बिक्रि शुल्कको ठेक्का बन्दोबस्त गर्नु पर्ने भएको हुँदा इच्छुक दर्तावाला फर्म (अनिवार्यरूपमा मु.अ. करमा दर्ता भएको) हरुलाई बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानुनी प्रक्रिया पुरा गरेका योग्य फर्महरुले बोलपत्र खरिद गरि ७ (सात) दिन भित्र शिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ। अन्य थप जानकारीको लागि खनियाबास गाउँपालिकाको कार्यालय समय भित्र कार्यालयमा सम्पर्क गर्नुहुन वा यस कार्यालयको website:- www.khaniyabasmun.gov.np मा गएर बिस्तृत विवरण हेर्न सकिनेछ।

अन्तरिक ठेक्का विवरण

ठेक्का नं.	आयको विवरण	आ.व. २०७७/०७८ का लागि कायम न्युनतम अंक मु.अ. कर बाहेक	बिक्रि तथा निकासी दर प्रति घन फिट	बोलपत्र फारम दस्तुर	धरौटी/ जमानत रकम
खनियाबास/०४/२०७७/०७८/राजस्व	खनियाबास गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने आँखुखोला र लिस्ने खोलाको ढुंगा गिट्टी र बालुवा निकासी कर तथा शुल्क संकलन कार्य	रु.३०,००,०००/- तिस लाख रुपैया मात्र/-	निकासी कर बिक्रि शुल्क ओरती घन फिट ९.०० (नौ रुपैया)	रु.३,०००/- (तिन हजार रुपैया)	मु.अ.क सहित कुल कबोल अंकको ५(पाँच) प्रतिशत वा कम्तिमा १२० दिन म्याद भएको बैंक जमानत पत्र

ठेक्का सम्बन्धि शर्तहरु:-

- माथि उल्लेखित ठेक्काको लागि बोलपत्र फारम खरिद गरि खामबन्दि पेश गर्नुपर्नेछ।
- ठेक्का अवधि आ.व. २०७७/०७८ असार मसान्तसम्म रहनेछ। तर, ठेक्कामा मालसामानको परिमाण एकिन भएको र परिमाण अनुसारकै ठेक्का अंक कायम गरिएकोले आवश्यक प्रक्रिया पुरा गरि उक्त परिमाण सो भन्दा कम अवधिमा पनि बिक्रि निकासी गर्न सकिनेछ। साथै परिमाणका आधारमा ठेक्का सम्झौता हुने भएकोले बन्द हडताल आदिका कारण काम सुचारु नभएको अवस्थामा कुनै पनि किसिमको क्षतिपूर्ति दावी गर्न पाइने छैन। प्रतिबेदनले निषेध गरेको अवधि तथा नदि क्षेत्रबाट सामग्री उत्खनन गर्न पाइने छैन तर विभिन्न स्थानमा थुपारी राखिएको मौज्जात सामग्री बिक्रि तथा निकासी गर्न सकिनेछ।
- माथि उल्लेखित ठेक्का कबोल अंकको थप मूल्य अभिवृद्धि कर १३ प्रतिशत राजस्व ठेक्का लिने फर्मले सम्बन्धित अन्तरिक राजस्व कार्यालयमा बुझाइ सो को प्रमाण यस कार्यालयमा पेश गर्नुपर्छ।

४. धरौटी बापत कबोल गरेको अंकको ५ प्रतिशत रकम यस कार्यालयको बैंक अफ काठमाण्डौ लिमिटेड को जुनसुकै शाखाबाट ग-३ स्थानीय तह धरौटी खाता (खनियाबास गा.पा.) ०१८६००००००१४५२४ मा नगद दाखिला गरेको सक्कल भौचर वा बोलपत्र खरिद गर्ने अन्तिम मितिबाट १२० दिनसम्म म्याद भएको बैंक जमानत (बिड बण्डको सक्कल प्रति) बोलपत्र साथ संगलग्न गरि पेश गर्नुपर्नेछ। धरौटी बापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाइने छैन र उक्त बैंक जमानत तथा नगद धरौटी नियमानुसार कागजात पेश गरिसकेपछि प्रचलित ऐन बमोजिम फिर्ता गरिनेछ।
५. प्रचलित ऐन बमोजिम कबोल गरेको रकम एकमुस्ट अग्रिम रुपमा बुझाएमा १० प्रतिशत सम्म रकम छुट दिन सकिनेछ तर नियमानुसार लाग्ने मूल्य अभिवृद्धि कर प्रयोजनको लागि भने छुट दिइने छैन। बोलपत्र खरिद गर्दा नियमानुसार लाग्ने दस्तुर बापतको रकम यस कार्यालयको खनियाबास शाखा बैंक अफ काठमाण्डौ लिमिटेडमा रहेको ग-११ अन्तरिक राजस्व खाता (खनियाबास गा.पा.) ०१८६००००००६१५२४ मा दाखिला गर्नुपर्नेछ।
६. कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
७. बोलपत्र दिंदा कुनै किसिमको शर्त मान्य हुनेछैन, साथै रिट नपुगी आएको बोलपत्र उपर कुनै कारबाही हुनेछैन।
८. ठेक्कामा कुनै विवाद भएमा खनियाबास गाउँपालिकाको नियम अन्तिम हुनेछ।
९. उपरोक्त ठेक्काको लागि सूचना प्रकाशित भएको मितिले ७ औं दिनसम्म कार्यालय समयभित्र बोलपत्र खरिद गरि ८ औं दिनको १२:०० बजे भित्र यस कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। प्राप्त बोलपत्रहरु सोहि दिनको २:०० बजे खनियाबास गाउँपालिकाको कार्यालय प्रतिनिधिको रोहबरमा खोलिनेछ।
१०. बोलपत्र फारमहरु खरिद गर्ने, दाखिला गर्ने, खोल्ने दिन सार्वजनिक बिदा परेमा क्रमशः सो को भोलिपल्ट सोहो समयमा दर्ता तथा खोलिने कार्य गरिनेछ।
११. यस सूचनामा उल्लेख भएका शर्तहरु अतिरिक्त बोलपत्र साथ संगलग्न गरिएका आय ठेक्का सम्बन्धि अन्य शर्तहरुका प्रत्यक बुँदाहरु यसै सूचनाका शर्त लागु हुनेछ।
१२. यस सूचना तथा बोलपत्र साथ संगलग्न अन्य शर्तहरु पुरा नभएका बोलपत्रहरु मूल्यांकनमा समावेश गरिने छैन।
१३. अन्य कुराहरु नेपाल सरकारको प्रचलित ऐन कानून बमोजिम हुनेछ।

प्रमुख प्रशासकीय अधिकृत